



लागि: सबै *FP&M* कर्मचारीहरू (uwofficial-fpm@lists.wisc.edu)

द्वारा: अर्थ र प्रशासनका उपकुलपति (*Vice Chancellor for Finance & Administration*) Laurent Heller

मिति: अक्टोबर १५, बिहान ९ बजे

विषय: *FP&M* नेतृत्व टोलीका लागि अर्को कदमहरू

सबै *FP&M* कर्मचारीहरूका लागि,

हामीलाई थाहा थियो कि यो दिन आउने थियो। म भारी मुटुको साथ तपाईंहरू सबैलाई बताउन चाहन्छु कि Alan Fish को *UW-Madison* मा अन्तिम, अन्तिम दिन, नोभेम्बर ३० मा हुनेछ। जस्तै हामी Alan को *UW-Madison* को सबैभन्दा हालसालका योगदानहरू मनाउन तयार हुन्छौं, म उनले गत वर्ष हाम्रो टोलीमा ल्याएको नेतृत्वको लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु। एक विशेष व्यक्तिले मात्र अवकाश छोडेर छ महिनाबाट एक वर्षमा परिणत गर्न सक्दछन्। हालको विश्वव्यापी महामारीको बीचमा यसो गर्नु अझै बेजोड व्यक्तिले मात्र सक्दछन्। यस महत्त्वपूर्ण भूमिकामा उनको स्थिर मार्गदर्शन र अनुभवी नेतृत्व पाएकोमा म धेरै भाग्यशाली महसुस गर्दछु र मलाई लाग्दछ कि तपाईंहरू सबैले पनि त्यस्तै महसुस गर्नुभयो।

त्यसो भए, अब के हुन्छ? म यो घोषणा गर्न खुशी छु कि नोभेम्बर २३ देखि Rob Cramer परिसर योजना र व्यवस्थापनको (*Facilities, Planning & Management*) अन्तरिम उपकुलपतिको रूपमा रहन सहमत भएका छन्। निरन्तर *COVID-19* विश्वव्यापी महामारीको सङ्कटको बेलामा, म आशा गर्दछु कि Rob ले यस गाह्रो समयमा *FP&M* र क्याम्पस समुदायका लागि आफ्नो गहन अनुभव र स्थिर नेतृत्व प्रदान गर्न यस पदमा केही समय रहनेछन्।

Rob सँग *UW-Madison*, प्रशासन विभाग, *UW* प्रणाली, र हाम्रा कार्यहरूलाई समर्थन गर्ने प्रक्रियाहरू बारे विस्तृत ज्ञान र अनुभव छ। Rob हालसालै *University of Wisconsin* प्रणाली प्रशासनका उप-राष्ट्रपतिको रूपमा रहेका थिए, जुन भूमिका उनले जनवरी २०१७ साल देखि निभाएका छन्। आफ्नो वर्तमान पदमा, Rob मानव संसाधन, सूचना प्रविधि, सूचना सुरक्षा, पुँजी योजना, परियोजना व्यवस्थापन, र *UW* प्रणालीको प्रशासनिक सेवाहरूको कार्यालयहरू निरीक्षण गर्दछन्। *UW-Madison* का पूर्व छात्र, Rob यसभन्दा पहिले *UW-Platteville* मा प्रशासनिक सेवाका उपकुलपति, विस्कन्सिन राज्यको भवन आयोग सचिव, र राज्य परिसर विभागका प्रशासकका रूपमा थिए र साथै *UW* प्रणालीको *COVID-19* विश्वव्यापी महामारी प्रति प्रतिक्रियाको नेतृत्व गर्न सहयोग पुऱ्याएका छन्। मलाई विश्वास छ कि Rob का अनुभवका कारण सजिलो हुनेछ र तपाईंहरूले हालसालैका वर्षहरू र विशेष गरी पछिल्लो १२ महिनामा गर्नुभएका महान् प्रगति गरिरहन सक्नुहुन्छ।

मलाई थाहा छ कि तपाईं *FP&M* मा स्थायी नेतृत्व रहोस् भन्ने चाहनुहुन्छ र त्यो स्थिरता हाम्रो दीर्घकालीन प्रगति र सफलताको लागि एकदमै महत्त्वपूर्ण छ । सामान्य परिस्थितिहरूमा हामी यो पदको लागि हामी अहिलेसम्म तपाईंहरू सबैको प्रतिक्रियाका साथ पूर्ण राष्ट्रिय खोजीमा लाग्ने थियौं । यात्रा क्षमताहरू र यस प्रक्रियामा संलग्न हुन तपाईंको समय सहित, यस महामारीले संसाधनहरूमा ल्याएको प्रतिबन्धहरूका कारण, हामीले सुरक्षित र पूर्ण रूपमा यसलाई पूरा गर्न नसकेसम्म यस खोजीलाई ढिला गरेका छौं ।

अर्को वर्ष सङ्कट स्थिर भएपछि म Rob र *FP&M* का बाँकी नेतृत्व टोलीसँग स्थायी स्थानापन्नको लागि समयसीमा र प्रक्रिया विकास गर्न मिलेर काम गर्नेछु । यी योजनाहरू विकास हुने क्रममा हामी तपाईंहरूलाई सूचित राख्नेछौं ।

यस वर्ष प्रस्तुत भएका हरेक चुनौतिको लागि *FP&M* टोली तयार भएको छ । *UW-Madison* प्रतिको तपाईंको निरन्तर लचिलोपना, तपाईंको समर्पण, र तपाईंको प्रतिबद्धताको लागि धन्यवाद । कृपया Alan को उदाहरणीय सेवाको लागि धन्यवाद दिन र हाम्रो क्याम्पस र *FP&M* टोलीमा Rob Cramer लाई स्वागत गर्न मलाई साथ दिनुहोस् ।

धेरै धन्यवाद,

Laurent Heller